

प्राबविधिक तथा ब्यबसायिक धार (CTEVT बाट सम्बन्धन लिई) सञ्चालित सामुदायिक विद्यालयहरूलाई
प्रयोशाला सामग्री खरिद अनुदान मापडण्ड
२०७६

क्रस	खण्ड	विस्तृतिकरण
०१	परिचय	शिक्षा विकास निर्देशनालयको आ.ब २०७६।७७ को लागि स्वीकृत कार्यक्रम अनुसार प्राबविधिक तथा ब्यबसायिक धार (CTEVT बाट सम्बन्धन लिई) सञ्चालित सामुदायिक विद्यालयहरूलाई प्रयोशाला सामग्री खरिद अनुदान दिन बजेट विनियोजना भए अनुसार कार्यक्रमलाई पारदर्शी, ब्यबस्थित र नतिजामूलक बनाउने अभिप्रायले यो मापडण्डको ब्यबस्था गरिएको हो।
०२	उद्देश्य	यो मापडण्डको उद्देश्य निम्नानुसार रहेको छः १) प्रयोशाला सामग्री आवश्यक भएका प्राबिधिक धार सञ्चालित विद्यालयहरूको पहिचान गर्ने, २) प्रयोशाला सामग्री आवश्यक भएका प्राबिधिक धार सञ्चालित विद्यालयहरूको वितरणको मापडण्ड निर्धारण गर्ने, ३) मापडण्ड अनुसार छनोट भएका विद्यालयलाई प्रयोगशाला सामग्री खरिदका लागि अनुदान प्रदान गर्ने ।
०३	न्यूनतम शर्तहरू	१. CTEVT बाट अनुमती लिई ३ वर्षे प्राबिधिक तथा ब्यबसायिक शिक्षा संचालित सामुदायिक माध्यमिक विद्यालय हुनु पर्ने, २. शैक्षिक सत्र २०७५ सम्म अनुमति वा सम्बन्धन प्राप्त गरी कार्यक्रम सञ्चालन भएको विद्यालय हुनु पर्ने, ३. CTEVT बाट यस भन्दा पहिले प्रयोगशालाका लागि अनुदान प्राप्त नगरेको विद्यालय हुनु पर्ने, ४. विद्यालयले अलग्गै प्रयोगशालाको लागि कक्षा कोठाको ब्यवस्था हुनु पर्ने र सोको ब्यवस्थापन लागि वि व्य स निर्णय हुनुपर्ने ।
०४	विद्यालय छनोटको आधारहरू	१. संचालित कार्यक्रम - ५ पूर्णाङ्क क) दुई वा दुई भन्दा बढी कार्यक्रम संचालित विद्यालय भएमा - ५ अङ्क ख) एक मात्र कार्यक्रम संचालित विद्यालय भए - ३ अङ्क २. विद्यार्थी सङ्ख्या - १० पूर्णाङ्क क) १०० वा सो भन्दा माथि विद्यार्थी संख्या भएको विद्यालय भए - १० अङ्क ख) १०० भन्दा कम विद्यार्थी संख्या भएको विद्यालय भए - ७ अङ्क ३. छात्रा भर्नादर- १० पूर्णाङ्क क) कूल विद्यार्थी संख्याको ५० प्रतिशत वा सो भन्दा बढी छात्राहरू अध्ययनरत भए - १० अङ्क ख) कूल विद्यार्थी संख्याको ५० प्रतिशत भन्दा कम छात्राहरू अध्ययनरत भए - ७ अङ्क ४. भौगोलिक क्षेत्र - १५ पूर्णाङ्क क) गाउँपालिकामा विद्यालय भए - १५ अङ्क ख) नगरपालिकामा विद्यालय भए - १२ अङ्क

		ग) उपमहानगरपालिका/महानगरपालिकामा विद्यालय भए - १० अङ्क 5. नतिजा - १० पूर्णाङ्क क) तीन वर्षको उत्तीर्ण प्रतिशत ६० वा सो भन्दा बढी भए -१० अङ्क ख) तीन वर्षको उत्तीर्ण प्रतिशत ६० भन्दा कम भए -७ अङ्क
०५	प्रस्ताव आह्वानको सूचना	क) प्रयोगशालाको लागि प्रस्ताव पेश गर्न १५ दिने सार्वजनिक सूचना प्रकाशन गर्ने । ख) प्रस्ताव आह्वान सँगै प्रस्तावको मूल्याङ्कनको मापडण्ड, आधार र शर्तहरू शिक्षा विकास निर्देशनालयको वेवसाइटमा समेत प्रकाशित गर्ने
०६	सूचि प्रकाशन	वुदा नं ४ को आधारमा छनोट भएका विद्यालयहरू नामावली निर्देशनालयको वेवसाइटमा प्रकाशित गरिने छ । वेवसाइटमा प्रकाशित भएको तीन पछि सम्बन्धित विद्यालयलाई सम्झौताको लागि प्रत्राचार गरिनेछ।
०७	अनुदान रकम	छनोट भएका विद्यालयलाई प्रति विद्यालय रु दश लाखका दरले अनुदान दिईने छ ।
०८	कार्य प्रारम्भ	छनौटमा परेका विद्यालयले निर्देशनालयले तोकिएको म्याद भित्र यस निर्देशनालयमा सम्झौता गरी सक्नु पर्नेछ । तोकिएको भित्र सम्झौता गर्न नआए त्यस्तो विद्यालयलाई कार्यक्रम दिन निर्देशनालय बाध्य हुनेछैन।

प्राबविधिक तथा ब्यबसायिक धार (CTEVT बाट सम्बन्धन लिई) सञ्चालित सामुदायिक विद्यालयहरूलाई प्रयोशाला सामग्री खरिदको प्रस्तावना

परिच्छेद १ परिचय खण्ड

१.१ परिचय

क) विद्यालयको नाम:

ठेगाना

ख) प्रधानाध्यापकको नाम:

मो न्. इमेल:

ग) परियोजनाको नाम:

घ) परियोजनाको लागत

ङ) परियोजनाको खर्चको स्रोत:

च) परियोजना शुरू हुने मिति:

छ) परियोजना सम्पन्न मिति:

१.२. विद्यालय परिचय

क) विद्यालय : विद्यालयको स्थापना काल देखि हाल सम्मको अवस्था कुन कुन वर्ष के के कार्यक्रम संचालनको लागि अनुमति प्राप्त भएको हो सो उल्लेख गर्ने र अनु सूचीमा कार्यक्रम संचालनको CTEVT बाट अनुमति पत्रको प्रतिलिपी समेत राख्ने ।

ख) शैक्षिक उपलब्धिको अवस्था

ग) बस्तिको सामाजिक नक्शा

घ) उद्देश्य

ङ) विद्यालयको वर्तमान अवस्था

- जनशक्ति
- विद्यार्थी संख्या
- शैक्षिक उपलब्धि (विगत ३ वर्षको परीक्षाको विश्लेषण गरी मार्क लेजर समेत संलग्न गर्नुपर्ने ।
- भौतिक अवस्था (भवन र कोठा संख्या खुल्ने गरी)
- विद्युत जडान व इलेक्ट्रिसिटिको अन्य व्यवस्था

परिच्छेद - दुई

परियोजना संचालन प्रकृया

२.१ कार्य प्रकृया

क. खरिद तथा निर्माणको प्रकृया

ख. सार्वजनिक खरिद एन नियम अनुसारको प्रकृया अनुसार के कसरी गरिने हो उल्लेख गरिनु पर्ने

ग) वि व्य स को निर्णय आदि

२.२. प्रयोगशालाको प्रस्ताव :

२.३. खर्च प्रणाली

२.४ गुणस्तर नियन्त्रण (स्थानीय तहको प्राविधिकबाट हुनुपर्ने सोको सुनिश्चितताको पत्र)

२.५ सामाजिक परीक्षण

२.६ कार्यसम्पन्न प्रतिवेदन (विशेषज्ञ र सम्बन्धित वडा)

२.७ सम्झौता अनुसारको निकाशा र भुक्तानी प्रकृया

परिच्छेद- ३

शिक्षण सिकाइमा प्रयोग

1. प्रयोग रणनीति

2. प्रत्यक्ष लाभान्वित विद्यार्थी संख्या:
3. अप्रत्यक्ष लाभान्वित विद्यार्थी संख्या:
4. प्रस्तावमा समाबेस हुनुपर्ने कागजातहरु

परिच्छेद- ४

प्रयोगशालाको स्पेसिफिकेशन र लागत इष्टिमेट

- कुन कुन विषयको लागि प्रस्ताव पेश गर्ने सोही विषयका लागि विषयगत शिक्षकको सिफारिसमा स्पेसिफिकेशन तयार गरी राख्ने
- सम्बन्धित प्रविधिक तथा विज्ञबाट लागत इष्टिमेट तयार गर्न लगाई राख्ने